

अर्जुनधारा नगरपालिका
नगर कार्यपालिकाको बैठक

बैठक संख्या: ०९/०७९/०८०

मिति: २०७९/०७/१७

अध्यक्षता: नगर प्रमुख श्री बलदेवसिंह गोम्देन तामाङ्ग

उपस्थिति:

नगर प्रमुख	श्री बलदेवसिंह गोम्देन तामाङ्ग	उपस्थित
उप प्रमुख	श्री खड्गमाया पराजुली	उपस्थित
वडा अध्यक्ष, वडा नं १	श्री उपेन्द्र बस्नेत	उपस्थित
वडा अध्यक्ष, वडा नं २	श्री नरेन्द्र कुमार श्रेष्ठ	उपस्थित
वडा अध्यक्ष, वडा नं ३	श्री सिताराम भट्टराई	उपस्थित
वडा अध्यक्ष, वडा नं ४	श्री अम्बर बहादुर कटुवाल	उपस्थित
वडा अध्यक्ष, वडा नं ५	श्री गिताराज खड्का	उपस्थित
वडा अध्यक्ष, वडा नं ६	श्री हरिश्चन्द्र बास्तोला	उपस्थित
वडा अध्यक्ष, वडा नं ७	श्री गोविन्द प्रसाद खतिवडा	उपस्थित
वडा अध्यक्ष, वडा नं ८	श्री कुमार प्रसाद उप्रेती	उपस्थित
वडा अध्यक्ष, वडा नं ९	श्री भिष्म मिश्र	उपस्थित
वडा अध्यक्ष, वडा नं १०	श्री भूपेन्द्र नेउपाने	उपस्थित
वडा अध्यक्ष, वडा नं ११	श्री खगेन्द्र इङ्गनाम	अनुपस्थित
कार्यपालिका सदस्य	श्री कौशिलाल परियार	उपस्थित
कार्यपालिका सदस्य	श्री गौरीमाया चिमरीया	उपस्थित
कार्यपालिका सदस्य	श्री चन्द्र कुमारी तामाङ्ग	उपस्थित
कार्यपालिका सदस्य	श्री चन्द्रमाया तामाङ्ग	उपस्थित
कार्यपालिका सदस्य	श्री नरेन्द्रबहादुर राई	उपस्थित
कार्यपालिका सदस्य	श्री मुना खत्री	उपस्थित
कार्यपालिका सदस्य	श्री विमला रोक्का	उपस्थित
कार्यपालिका सदस्य	श्री सन्तोष मेचे	उपस्थित
सचिव, प्रमुख प्रशासकीय अधिकृत	श्री गीताकुमारी राई	उपस्थित

मिति २०७९ साल कार्तिक १७ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निम्न बमोजिम सर्वसम्मत रूपमा निर्णयहरू गरियो ।

१. हेभी मेसिनरी उपकरण सञ्चालन कार्यविधि संशोधन सम्बन्धमा ।

अर्जुनधारा नगरपालिकाको हेभी मेसिनरी उपकरण सञ्चालन कार्यविधिमा सामयिक संशोधन गर्नु आवश्यक रहेको तथा हेभी मेसिनरी उपकरणहरूको व्यवस्थित परिचालनका सम्बन्धमा कार्यपालिकालाई राय सल्लाह सुझाव दिनका लागि निम्न बमोजिमको समिति गठन गरी जिम्मेवारी दिने निर्णय गरियो ।

वडा अध्यक्ष, वडा नं २ श्री नरेन्द्रकुमार श्रेष्ठ	संयोजक
वडा अध्यक्ष, वडा नं ८ श्री कुमारप्रसाद उप्रेती	सदस्य
वडा अध्यक्ष, वडा नं १ श्री उपेन्द्र बस्नेत	सदस्य
कार्यपालिका सदस्य श्री नरेन्द्रकुमार राई	सदस्य
कार्यपालिका सदस्य श्री चन्द्रमाया तामाङ्ग	सदस्य

२. स्थानीय सिफारिस समिति गठन सम्बन्धमा ।

मृगौला प्रत्यारोपण गरेका, डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षपातका बिरामीहरूलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धि कार्यविधि, २०७८ बमोजिम देहाय बमोजिम स्थानीय तहस्तरीय सिफारिस समिति गठन गर्ने निर्णय गरियो ।

सामाजिक विकास समिति संयोजक श्री कौशिलाल परियार	संयोजक
कार्यपालिका सदस्य श्री मुना खत्री	सदस्य
कार्यपालिका सदस्य श्री चन्द्रकुमारी तामाङ्ग	सदस्य
कार्यपालिका सदस्य श्री विमला रोक्का	सदस्य
कार्यपालिका सदस्य श्री सन्तोष मेचे	सदस्य

३. बेरोजगारहरूको सूची अनुमोदन सम्बन्धमा ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ बमोजिम चालु आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन हुने परियोजनाहरूका लागि तोकिएको मापदण्ड बमोजिम रोजगार शाखाबाट तयार भई पेश भएका अनुसूची १ बमोजिमका बेरोजगार व्यक्तिहरूको सूची अनुमोदन गर्ने निर्णय गरियो ।

४. मतदाता शिक्षा कार्यक्रम सञ्चालन सम्बन्धमा ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न भनी निर्वाचन आयोग, नेपालबाट प्राप्त परिपत्र बमोजिम यस अर्जुनधारा नगरपालिकामा मतदाता शिक्षा सञ्चालन गर्नका लागि निर्वाचन आयोगको निर्देशनानुसार नगरपालिकामा कार्यरत एस.ई.ई.(एस.एल.सी.) उत्तीर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरू मध्येबाट सम्बन्धित वडा कार्यालयले छनौट गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मतदाता शिक्षाका लागि खटाउने साथै निजहरूको खाजा खाना वापत दैनिक रु. ६००/- (छ सय मात्र) का दरले रकम उपलब्ध गराउने गरी २०७९/०७/१८

गतेदेखि २०७९/०७/३० गतेसम्म प्रत्येक वडामा मतदाता शिक्षाका लागि खटाउने गर्ने निर्णय गरियो ।

मेड्पा कार्यक्रमका लागि वडा छनौट गर्ने सम्बन्धमा ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७९/०८० मा वडा नं ४,५,६ र ११ मा प्लाष्टिक झोला न्यूनिकरण सम्बन्धी नयाँ लघु उद्यमी कार्यक्रम सञ्चालन गर्न वडा छनौट गर्ने निर्णय गरियो ।

५. बजेट विनियोजन सम्बन्धमा ।

यस अर्जुनधारा नगरपालिकाका विभिन्न क्षेत्रहरूमा विभिन्न आयोजना सञ्चालन गर्न अति आवश्यक रहेको भनी सम्बन्धित उपभोक्ताबाट प्राप्त निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसार निम्न बमोजिम आयोजनाहरूका लागि देहाय अनुसारको बजेट विनियोजन गर्ने निर्णय गरियो ।

सि.नं.	आयोजना/कार्यक्रम	रकम(रु.)	खर्च श्रोत
१	खेलकुद प्रतियोगिता सञ्चालनका लागि वडा नं १० को मनास्लु युवा समूहलाई	२५०००	
२	वडा नं. ६ मा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि खेलाडी छनौट कार्यक्रम सञ्चालन (कैराते)	२५०००	
३	वडा नं. ४ को मदनपुर चर्च मर्मत संभार वापत	७००००	
४	वडा नं. ११ को सेती जलकन्या देवी शक्ति पीठमा टिनको छानो निर्माणका लागि	१०००००	
५	वडा नं ९ अंदुवा खोलामा तटबन्धनका लागि तारजाली र ढुंगा भर्नका लागि ल.ई. अनुसार	-	
६	वडा नं. ७ को चौरासी विघे पैनी जलउपभोक्ता समुह, पैनी मर्मतका लागि	२५०००	
७	वडा नं ५ को मुसिचोकमा भत्केको कल्भर्ट निर्माण कार्यका लागि	१०००००	
८	वडा नं ७ को गढी स्थित विरिङ्ग खोला पूर्व तटबन्धन निर्माणका लागि ल.ई. अनुसार	१२५०००	
९	महारानीगञ्ज मा.वि. अर्जुनधारा ११को स्मारिका प्रकाशन सहयोग	५००००	
१०	अर्जुनधारा नगरपालिकामा कार्यतर ह.स.चा. कर्णलाल शाहको बुवा श्री हरिलाल शाहको औषधोपचारको लागि ।	५००००	
११	तिलमाया ढुङ्गाना, अर्जुनधारा न.पा. वडा नं ४ लाई औषधोपचार सहयोग	२५०००	
१२	वडा नं.७ गढी गाउँ बासुकी कृषक जल उपभोक्ता समिति मार्फत सिंचाइ बोरिङ्गका लागि मिटर बक्स खरिद, मोटर घर निर्माण तथा पाइप जडानका लागि ।	६००००	

१३	युथ अफ खुदुनाबारी द्वारा आयोजित मौलिक, साँस्कृतिक तथा सांगीतिक कार्यक्रमको लागि ।	८००००	
१४	जरुवा टोल विकास उपभोक्ता समिति अर्जुनधारा-४, विरिङ्ग खोला तटबन्धनका लागि ।		
१५	वडा नं.६ र ११ को सिमानामा पर्ने लक्ष्मीधापको तीनपैनी खोलामा स्ल्याब कल्भर्ट निर्माणका लागि ल.ई. अनुसार ।		

६. नगर कार्यपालिकाको मिति २०७९/०६/२४ गतेको निर्णय बमोजिम सबै वडामा सडक मर्मत सम्भार गर्नका लागि वडा नं ७ विरिङ्ग खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्नका लागि नगरपालिकाकै व्याक-हो-लोडर प्रयोग गर्ने भनिएकोमा तत्कालिन अवस्थामा एउटा मात्र व्याक-हो-लोडरले उत्खनन गर्न कठिनाई भई प्रयोग भएका अन्य व्याक-हो-लोडरको प्रमाणित विवरण बमोजिम भाडा भुक्तानी उपलब्ध गराउने निर्णय गरियो । साथै, गत वर्षातको समयमा वडा नं ४ स्थित टाडटिड खोलाको बाढी नियन्त्रणका लागि तत्काल तटबन्धन गर्नुपर्ने अवस्था रहेकोमा सम्बन्धित वडा कार्यालयको रोहवरमा तटबन्धन गर्दा भएको खर्च रु.१,८८,०००।—(एक लाख अठ्ठासी हजार) सम्बन्धित उपभोक्ता समितिलाई भुक्तानी उपलब्ध गराउने निर्णय गरियो ।
७. अर्जुनधारा नगरपालिका भित्र संकलन हुने फोहोरमैला व्यवस्थापनका लागि विगतबाटै अर्जुनधारा नगरपालिका वडा नं ४ स्थित टाडटिड कज्वे छेउमा तिलकजंग खड्काको नाममा दर्ता भएको अमर रुद्र वनवाटिका क्षेत्रले चर्चेको जग्गामा फोहोरमैला डम्पिङ्ग गर्ने गरिएकोमा मिति २०७९ साउन १ गतेबाट २०८० आषाढ मसान्तसम्मका लागि जग्गाधनीको माग बमोजिम सम्झौता गरी उक्त जग्गामा फोहोरमैला व्यवस्थापनका लागि जग्गाधनीलाई मासिक २५(पच्चिस) हजार भाडा (डम्पिङ्ग साइड प्रयोग) वापत रकम उपलब्ध गराउने निर्णय गरियो ।
८. अर्जुनधारा नगरपालिका वडा नं. ७ को मिलडाँडा दक्षिण ज्योती वस्ती कालोपत्रे सडक निर्माणका लागि विनियोजन भएको रकम रु.१५,००,०००।—(पन्ध्र लाख) नगर स्तरीय योजनामा दोहोरो पर्न गएकोले आगामी नगरसभाबाट अनुमोदन हुने गरी स्थानान्तरण गरी सोही वडा नं ७ को डाँडागाउँ बेनु शिवाकोटीको घर दक्षिण कैलाश घाट जाने बाटोमा पेभर्श विछ्याउने कार्यका लागि खर्च गर्ने निर्णय गरियो ।